



संघीय संसद राष्ट्रिय सभा

नवौँ अधिवेशन अवधिमा सभाबाट सम्पादन गरिएका मुख्य-मुख्य कामकारवाहीको संक्षिप्त विवरण

संघीय संसद, राष्ट्रिय सभाको नवौँ अधिवेशनको पहिलो बैठक मिति २०७८ साल साउन ३ गते आइतवार अपरान्ह ४:०० बजे प्रारम्भ भई २०७८ साल साउन ३२ गते सोमवारसम्म जम्मा ३० दिन चालू रह्यो। यस अवधिमा बैठक बसेका १२ दिनहरूमा १२ वटा बैठक बसी जम्मा २१ घण्टा ४८ मिनेट सभाको काममा व्यतीत भयो।

सभाको पहिलो बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले अधिवेशन आह्वानको अवसरमा मन्तव्य राख्नु भएको थियो।

यस अधिवेशनमा देहाय बमोजिमका विधेयकहरू पारित गरी प्रतिनिधि सभामा सन्देश सहित पठाइएको छः-

१. नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७८
२. नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७८
३. योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८
४. तथ्याङ्क विधेयक, २०७८
५. स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८
६. रेल्वे विधेयक, २०७८
७. प्रत्यायन विधेयक, २०७८

यसै अधिवेशनमा विद्युत विधेयक, २०७७ र प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त लोक सेवा आयोग विधेयक, २०७५ का सम्बन्धमा दफावार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाइएका थिए। साथै खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ र सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि सभामा सैद्धान्तिक छलफल भएको थियो।

त्यसैगरी यसै अधिवेशनमा माननीय गृह मन्त्री बालकृष्ण खाणले तुइनबाट महाकाली नदी तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको खोजी कार्य सम्बन्धी विषय, धनुषाका पल्टु

रविदासको हिरासतमा मृत्यु भएको विषय, मनसुनजन्य घटनाको क्षतिविवरण सम्बन्धी विषय, देशको शान्ति सुरक्षा लगायत अन्य समसामयिक विषयमा र माननीय अर्थ मन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको बारेमा सभामा जानकारी गराउनुभएको थियो।

यसै अधिवेशन अवधिमा देहाय बमोजिमका वार्षिक प्रतिवेदनहरू सभा समक्ष पेश गरिएका थिए:-

- (क) न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७
- (ख) राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७
- (ग) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौं वार्षिक प्रतिवेदन, २०७६/०७७
- (घ) निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन, २०७६/०७७
- (ङ) नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन

यसै अधिवेशन अवधिमा राष्ट्रिय सरोकार तथा समन्वय समितिले समितिको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरेको थियो।

त्यसैगरी कार्यव्यवस्था परामर्श समितिले तय गरेको कार्यतालिका बमोजिम ७ दिन पर्न गएको शून्य समयमा ३६ जना माननीय सदस्यहरूले बोल्नु भएको थियो भने ९ वटा बैठकमा रहेको विशेष समयमा दलगत रूपमा ४६ जना माननीय सदस्यहरूले १२ घण्टा ५१ मिनेट बोल्नु भएको थियो, जसमध्ये १७ जना सदस्यहरूले एक पटक, १२ जना सदस्यहरूले दुई पटक, १३ जना सदस्यहरूले तीन पटक र ४ जना सदस्यहरूले चार पटक बोल्नु भएको थियो।

यस अधिवेशनमा पूर्व प्रतिनिधि सभा सदस्यद्वय अकबरबहादुर सिंह र विष्णु बहादुर तामाङको निधन भएकोमा शोक प्रस्तावहरू पारित गरिएका थिए।



**राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाइएका विधेयकहरूको
विवरण**

क्र.सं.	विधेयकको नाम	प्रतिनिधि सभामा सन्देश गएको मिति
१	ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक	२०७५/११/२६
२	नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७६	२०७६/०९/१४
३	नेपाल मिडिया काउन्सिल विधेयक, २०७५	२०७६/१०/२३
४	काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६	२०७६/१२/०२
५	नेपाल विशेष सेवा प्राधिकरण विधेयक, २०७६	२०७७/०२/०७
६	नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६	२०७७/०२/१३
७	नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६	२०७८/०४/१८
८	नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६	२०७८/०४/१८
९	योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६	२०७८/०४/२०
१०	तथ्यांक विधेयक, २०७६	२०७८/०४/२०
११	स्ट्याण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६	२०७८/०४/२६
१२	रेल्वे विधेयक, २०७६	२०७८/०४/२७
१३	प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६	२०७८/०४/२७